


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुली  
मार्फत आ.व. २०८२-०८३ को दोस्रो त्रैमासिक अवधिमा सम्पन्न गरेका कार्यक्रम/सेवा प्रवाह

स्वतः प्रकाशन



  
नरबहादुर आलेमीगर  
शाखा अधिकृत

जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुली  
बागमती प्रदेश, नेपाल

### पृष्ठभूमि:

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुने तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कोहि बाध्य नहुने उल्लेख छ। सोही नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ र सूचनाको हक सम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण तीन-तीन महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ। यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक तोकिएका छन्। सूचनाको हकसम्बन्धी कानूनको मूल ध्येय नै नागरिकले सूचना माग्न नगरे पनि आफ्नो निकायको पारदर्शीता, जवाफदेहिता र विश्वसनीयताको लागि नियमित रूपमा विवरण प्रकाशित (Proactive Disclosure) गर्ने क्रममा जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुली आ.व. २०८२-०८३ को दोस्रो त्रैमासिक (२०८२ कार्तिक, मंसिर र पुससम्मको) सम्पादित कामको मुख्य-मुख्य विवरण प्रस्तुत गरिएको छ।

### विषयसूची

१. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको स्वरूप र प्रकृति,
२. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको काम, कर्तव्य र अधिकार,
३. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीमा रहने कर्मचारी सङ्ख्या र कार्य विवरण,
४. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीबाट प्रदान गरिने सेवा,
५. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको शाखा र जिम्मेवार अधिकारी,
६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि,
७. निर्णय गर्ने प्रक्रिया र अधिकार,
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी,
९. सम्पादन गरेको कामको विवरण,
१०. सूचना अधिकारी र प्रमुखको नाम र पद,
११. ऐन नियम विनियम वा निर्देशिकाको सूची,
१२. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण,
१३. तोकिए बमोजिमका अन्य विवरण,
१४. अघिल्लो आ.व. मा सञ्चालित कार्यक्रमहरू,
१५. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको वेबसाइट,
१६. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण,



  
नरबहादुर आलेमगर  
शाखा अधिकृत

१७. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन,
१८. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली रत्यस्ता सूचना संरक्षण गर्न तोकिएको समयावधि,
१९. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विवरण,
२०. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीका सूचनाहरु अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण ।

**१. जिल्ला समन्वय समितिको कार्यालयको स्वरूप र प्रकृति:-**

जिल्ला समन्वय समितिको कार्यालय निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गर्ने कार्यालय हो । नेपालको संविधानको धारा २२० मा भएको व्यवस्था बमोजिम जिल्ला भित्रका गाँउपालिका र नगरपालिकाहरुबीच समन्वय गर्न जिल्ला सभाको गठन भएको हो । जिल्ला सभाले एक जना प्रमुख एक जना उपप्रमुख कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहितको प्रतिनधित्व भएको एक जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ भन्ने व्यवस्था रहेको छ । सिन्धुली जिल्ला समन्वय समिति, सिन्धुलीमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी रहनु भएको छ । सिन्धुली जिल्ला समन्वय समितिको बैठक हरेक महिना नियमित रुपमा बस्ने गरेको छ भने आवश्यकता अनुसार अन्य बैठकसमेत बस्ने गरेको छ । नेपालको संविधानका साथै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२ ले जिल्ला समन्वय समितिले गर्ने कार्य निर्दिष्ट गरेको छ ।

**२. जिल्ला समन्वय समितिको काम कर्तव्य र अधिकार**

क) नेपालको संविधानको धारा २२० अनुसारका कार्यहरु

- जिल्ला भित्रका गाँउपालिका र नगरपालिकाबीच समन्वय गर्ने,
- विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायमा गर्न र सोको अनुगमन को कार्य गर्ने,
- जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय र गाँउपालिका र नगरपालिकाबीच समन्वय गर्ने,
- प्रदेश कानून बमोजिमका अन्य कार्यहरु गर्ने ।

ख) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिमका कार्यहरु

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ मा जिल्ला सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुने उल्लेख छ ।

  
जसबहादुर आलेमगर  
शाखा अधिकृत




- जिल्ला भित्रका गाउँपालिका वा नगरपालिकाबीचको विकास निर्माणका विषय पहिचान गर्न तथा व्यवस्थापन गर्न आवश्यक समन्वय गर्ने,
- जिल्ला भित्र सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माण सम्बन्धी कार्यक्रमको प्रभाविकारिता तथा व्यवस्थापन विभिन्न चरणमा अनुगमन गर्ने, त्यस्ता कार्यक्रमको प्रतिफलका सम्बन्धमा क्षेत्र वा समुदायगत विषय क्षेत्रगत र पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक सुझाव वा मार्गदर्शन दिने र त्यसरी दिएका सुझाव वा मार्गदर्शनलाई सार्वजनिक गर्ने जिल्लाभित्रका गाउँपालिका तथा नगरपालिकाको क्षमता विकासको लागि प्रदेश तथा सङ्घसँग समन्वय गर्ने,
- जिल्लामा रहने सङ्घीय वा प्रदेश सरकारी कार्यालय र गाउँपालिका तथा नगरपालिकाबीच समन्वय गर्ने,
- जिल्ला भित्रका गाउँपालिका तथा नगरपालिकाबीच कुनै विवाद उत्पन्न भएमा सोको समाधानका लागि समन्वय तथा सहजीकरण गर्ने,
- जिल्लाभित्रका प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापन सम्बन्धी योजना र कार्यको समन्वय गर्ने,
- जिल्लाभित्रका विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन भए नभएको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा अनुगमन गरी विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्नको लागि मन्त्रालय स्थानीय तहसम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालय तथा आवश्यकता अनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई समेत सुझाव दिने,
- आफ्नो काम कारवाहीको सम्बन्धमा मन्त्रालय र स्थानीय तह सम्बन्धी विषय हेर्ने प्रदेश सरकारको मन्त्रालयलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र प्रतिवेदन दिने,
- जिल्लाभित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि वर्षको कम्तीमा एक पटक वार्षिक समीक्षाको कार्यक्रम आयोजना गरी सो जिल्लाबाट सङ्घीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद सदस्यलाई आमन्त्रण गरी सुझाव लिने ।

ग) सङ्घीय तथा प्रदेश कानून र नियमावली बमोजिमका अन्य कार्यहरू

- नदीजन्य तथा खानीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, रोडा, चट्टान, माटो, दहत्तर-वहत्तर) उत्खनन, सङ्कलन तथा बिक्री वितरण कार्यको जिल्ला अनुगमन समितिले गर्नुपर्ने कार्यहरू,
- जिल्ला परियोजना सल्लाहकार समितिले गर्नुपर्ने कार्यहरू,
- सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यहरू,
- मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्यहरू,

३. जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीमा रहने पदाधिकारी/कर्मचारी सङ्ख्या र कार्यविवरण:

| सि.नं. | पदाधिकारीको नाम    | पद               | सम्पर्क    |
|--------|--------------------|------------------|------------|
| १      | कारसाङ लामा        | प्रमुख           | ९८४४०४२६८१ |
| २      | शान्ता कार्की      | उप प्रमुख        | ९८४४४२२३०० |
| ३      | दान बहादुर तामाङ   | सदस्य (प्रवक्ता) | ९८६५१४३२७७ |
| ४      | सुर्य बहादुर तामाङ | सदस्य            | ९८४३०११७१२ |
| ५      | पुष्पा कुमारी धामी | सदस्य            | ९८११९९२४७० |
| ६      | बाल कुमारी मगर     | सदस्य            | ९८४८९४८४४८ |
| ७      | गोकर्ण सार्की      | सदस्य            | ९८४४३१६२५६ |
| ८      | सुनिता थापा मगर    | सदस्य            | ९८४०१४०००८ |
| ९      | उत्पल खड्का        | सदस्य            | ९८५१००७१८२ |
| १०     | तिर्थ राज पौडेल    | सचिव             | ९८५४०८७२२२ |



  
नरबहादुर आलेमगर  
शाखा अधिकृत



**जिल्ला समन्वय समितिमा हाल कार्यरत स्थायी कर्मचारीहरुको विवरणः**

| सि.नं. | कर्मचारीको नाम, थर     | पद/श्रेणी                 | सम्पर्क    |
|--------|------------------------|---------------------------|------------|
| १      | तिर्थ राज पौडेल        | जिल्ला समन्वय अधिकारि     | ९८५४०८७२२२ |
| २      | नर बहादुर आले मगर      | शाखा अधिकृत               | ९८४३९३०३९८ |
| ३      | कल्पना भण्डारी अधिकारी | लेखापाल                   | ९८५४०५७४३९ |
| ४      | छवि लाल श्रेष्ठ        | सब-इन्जिनियर              | ९८४७३५५३५९ |
| ५      | लक्ष्मी माया भोलन      | नायव सुब्बा (स्वकिय सचिव) |            |
| ६      | वीर बहादुर सुनुवार     | खरिदार                    | ९८५४०३९९४८ |
| ७      | छेकु दोर्जे थिङ        | हलुका सवारी चालक          | ९८४३९९२७४० |
| ८      | निमेश भण्डारी          | हलुका सवारी चालक          | ९८४९९९७४०४ |
| ९      | बल बहादुर भट्टराई      | कार्यालय सहयोगी           | ९८४४९४३९५२ |
| १०     | नन्द कुमारी तामाङ      | कार्यालय सहयोगी           | ९००८७९३४३  |
| ११     | सरिता अधिकारी          | कार्यालय सहयोगी           | ९८६४०७७४३८ |

**४. जिल्ला समन्वय समितिबाट प्रदान गरिने सेवाहरुः**

- नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ साथै सङ्घीय र प्रदेश कानून बमोजिम जिल्ला समन्वय समितिले निर्वाह गर्नुपर्ने सबै भूमिका तथा कर्तव्यहरु,
- जिल्लास्थित प्रादेशिक कार्यालयहरु तथा स्थानीय तहहरुबाट सम्पादन भएका योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरिवेक्षण गरी पृष्ठपोषण प्रदान गर्ने,
- स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्ने,
- जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी निकायहरुको वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्ने,
- नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्री वितरण सम्बन्धी अनुगमन तथा नियमन गरी कानून विपरीत भएमा कारवाही/जरिवाना गर्ने,
- बहुक्षेत्रीय पोषण कार्यक्रमको अनुगमन तथा समीक्षा गर्ने,
- जिल्ला समन्वय समितिबाट सम्पादन गर्नुपर्ने अन्य विविधि कामहरु।

  
नरबहादुर आलेमगर  
शाखा अधिकृत



#### ६. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

| सि.नं. | शाखाको नाम                | जिम्मेवार अधिकारी     | शाखा प्रमुख/फाँटवाला   |
|--------|---------------------------|-----------------------|------------------------|
| १      | व्यवस्थापन शाखा           | जिल्ला समन्वय अधिकारी | नर बहादुर आले मगर      |
|        | सामान्य प्रशासन शाखा      |                       | नर बहादुर आले मगर      |
|        | आर्थिक प्रशासन शाखा       |                       | कल्पना भण्डारी अधिकारी |
|        | भण्डारण शाखा              |                       | वीर बहादुर सुनुवार     |
| २      | अनुगमन तथा मूल्यांकन शाखा |                       | छवि लाल श्रेष्ठ        |
| ३      | सचिवालय                   |                       | लक्ष्मी माया भोलन      |

#### ६. सेवा प्रदान गर्ने लाग्ने दस्तुर र अवधि

जिल्ला समन्वय समितिले प्रदान गर्ने सबै सेवा निःशुल्क रुपमा प्रदान हुने ।

#### ७. निर्णय गर्ने प्रकृया र अधिकारः

- शाखासँग सम्बन्धित नियमित कामहरुको सम्बन्धित फाँटवालाबाट उठेका टिप्पणी जिल्ला समन्वय अधिकारीबाट स्वीकृत हुने ।
- जिल्ला समन्वय अधिकारीले समिति वा प्रमुख समक्ष पेश गर्नुपर्ने उपयुक्त ठानेको विषय जिल्ला समन्वय समितिको प्रमुखबाट निर्णय हुने ।
- नीतिगत विषयका निर्णयहरु जिल्ला सभा तथा जिल्ला समन्वय समितिको निर्णयबाट हुने ।

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारीः

- कार्यालयको दैनिक कामकाज सम्बन्धमा भएको निर्णय सम्बन्धी उजुरी - जिल्ला समन्वय अधिकारी
- जिल्ला समन्वय अधिकारीको निर्णय सम्बन्धी उजुरी - जि.स.स. प्रमुख

#### ९. सम्पादन गरेका कामको विवरण (मिति २०८१ साल कार्तिक महिनादेखि पुस मसान्तसम्मको त्रैमासिक विवरण)

- कार्तिकदेखि पुस मसान्तसम्म जिल्ला समन्वय समितिको ८ (आठ) पटक बोर्ड बैठक बसी विभिन्न निर्णयहरु गरी सो को कार्यान्वयन गरिएको,
- अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) को व्यवस्थापन सल्लाहकार समितिको बैठक मिति २०८२।०७।२७ मा सम्पन्न गरिएको,
- जेष्ठ नागरिक, महिला, दलित, बालबालिका, सीमान्तकृत, अल्पसङ्ख्यकलगायतका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशबाट प्राप्त बजेटमा हरिहरपुरगढी गाउँपालिका वडा नं. २ मा अवस्थित जन सेवा प्राथमिक विद्यालय, बागमती बन्चरेमा

  
नर बहादुर आलेमगर  
शाखा अधिकृत

अध्ययनरत पहरी समुदायका ९९ बालबालिकाहरूलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण सम्पन्न गरिएको ।

- चालू आ.व.२०८२-०८३ मा जिल्लास्थित कार्यालयहरूले सञ्चालन गर्नुपर्ने विकास निर्माणका आयोजनाहरूको ठेक्का व्यवस्थापन सम्बन्धी विवरण सङ्कलन गरिएको,
- मिति २०८२ पुस ९ गते प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सिङ्स नेपाल सिन्धुलीको आयोजनामा दुधौली नगरपालिका, मरिण र सुनकोशी गाउँपालिकामा सञ्चालित Youth Employment & Entrepreneurship Development\_YEED परियोजना समापन हुने भएकाले परियोजनाले हालसम्म गरेको उपलब्धी सम्बन्धमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको,
- मिति २०८२ पुस ९ गते पर्यटन विकास आयोजना हेटौँडाको अनुरोधमा पर्यटन विकास आयोजना हेटौँडाको चालू आ.व. २०८२-०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कर्मा उर्गेन छयोइलिङ गुम्बा मरिण क.न.पा ५ सिन्धुली उल्लेख भई आयोजना कार्यान्वयनको ठेगाना एकिन हुन नसकेकाले जिल्ला समन्वय समित सिन्धुलीको आयोजनामा समन्वय बैठक बसी उक्त आयोजनाको ठेगाना कमलामाई ७ एकिन गरी पठाईएको,
- सूचना अधिकारी र प्रमुखको नाम र पद
  - कार्यालय प्रमुख :- जिल्ला समन्वय अधिकारी श्री तिर्थ राज पौडेल
  - सूचना अधिकारी :- खरिदार श्री वीर बहादुर सुनुवार



#### १०. ऐन, नियम विनियम वा निर्देशिकाको सूची

- नेपालको संविधान
- स्थानीय सरकार संचालन ऐन, २०७४
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४
- गाउँ/नगर/जिल्ला सभा संचालन (कार्यविधि) ऐन, २०७३ (बागमती प्रदेश)
- जिल्ला समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धी नियमावली, २०७५ (बागमती प्रदेश)
- वातावरण संरक्षण ऐन, २०७६ (सङ्घीय सरकार)
- वातावरण संरक्षण नियमावली, २०७७ (सङ्घीय सरकार)
- वातावरण संरक्षण ऐन, २०७७ (बागमती प्रदेश)
- ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (नेपाल सरकार)
- नदिजन्य पदार्थ (सङ्कलन र उपयोग) कार्यविधि, २०७५ (बागमती प्रदेश)

  
खरिदार आलेखगर  
अक्षा अधिकृत

- स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम कार्यविधि नियमावली २०७७
- प्रदेश पूर्वाधार साझेदारी विकास कार्यक्रम कार्यविधि नियमावली २०७८
- संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध सम्बन्धी ऐन २०७७

#### ११. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

| सि.नं. | विवरण                                                | प्राप्त रकम | खर्च भएको रकम | फिर्ता |
|--------|------------------------------------------------------|-------------|---------------|--------|
| १      | जि.स.स. चालु खर्च तथा कार्यक्रम खर्च अनुदान (संघ)    | १६०६२०००।-  | ६५१६६४५।०८    |        |
| २      | जि.स.स. चालु खर्च तथा कार्यक्रम खर्च अनुदान (प्रदेश) | २८०००००।-   | ६७५३०८।-      |        |
| ३      | बहुक्षेत्रीय पोषण कार्यक्रम                          | १०००००।-    | ०             |        |

यस कार्यालयको धरौटी तथा राजश्व विवरण:-

आ.व. २०८२-०८३ मा मौज्दात रहेको धरौटी रकम:- २२६४८८५।६३

आ.व. २०८२-०८३ मा प्राप्त राजश्व रकम:- ०.००।-



#### १२. तोकिए बमोजिमका अन्य विवरण:

- सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रालय र विभागबाट प्राप्त परिपत्र र निर्देशन बमोजिमका कार्यहरू गर्ने गरेको ।
- विपद व्यवस्थापन समिति, लघु उद्यम विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिति, भूकम्प पुनर्निर्माण समन्वय समिति, प्राकृतिक स्रोतको जिल्ला अनुगमन तथा व्यवस्थापन समिति लगायतका समितिमा तोकिए बमोजिम जि.स.स. को प्रतिनिधित्व गर्ने गरेको ।
- स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्ने,
- जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी निकायहरूको वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्ने,
- नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा विक्री वितरण सम्बन्धी अनुगमन तथा नियमन गरी कानून विपरीत भएमा कारवाही/जरिवाना गर्ने,
- बहुक्षेत्रीय पोषण कार्यक्रमको अनुगमन तथा समीक्षा गर्ने,
- जिल्ला परियोजना सल्लाहकार समितिले गर्नुपर्ने कार्यहरू,
- सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यहरू,
- मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्यहरू,
- जिल्ला स्थित कृषि, स्वास्थ्य, आयुर्वेद, पशु, शिक्षा लगायत विभिन्न विषयगत समितिहरूको जिल्लास्तरीय समितिले गर्नुपर्ने कार्यहरू ईत्यादी ।

  
नरबहादुर आलेमगर  
शाखा अधिकृत



१३. जिल्ला समन्वय समितिको वेबसाईट [www.dccsindhuli.gov.np](http://www.dccsindhuli.gov.np)

१४. जिल्ला समन्वय समितिले प्राप्त गरेको वैदेशिक सहायता ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

यस अवधिमा कुनै पनि प्रकारको वैदेशिक सहयोग र सम्झौता नभएको ।

१५. जिल्ला समन्वय समितिले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा तोकीए बमोजिमका कार्यहरु गर्न प्रत्येक महिनाको २१ गते जि.स.स. पदाधिकारीज्यू हरुको नियमित बैठक बस्ने गरेको र आवश्यकता अनुसार समय समयमा बैठक बस्ने गरेको। जि.स.स.ले जिल्ला भित्रका सरकारी तथा गैरसरकारी कार्यालय एवं संघ संस्थाको कार्य प्रगति सम्बन्धी गर्ने गरेको समिक्षाको प्रतिवेदन बागमती प्रदेशका सबै मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने गरेको।

१६. जिल्ला समन्वय समितिले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

जिल्ला समन्वय समितिका सबै सूचनाहरु हेर्न सकिने व्यवस्था रहेको।

१९. जिल्ला समन्वय समितिमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिईएको विवरण  
सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम सरोकारवालाहरुबाट मौखिक तथा लिखित रुपमा माग भएका सूचनाहरु उपलब्ध गराईएको।

२०. जिल्ला समन्वय समितिका सूचनाहरु अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सो को विवरण

जिल्ला समन्वय समितिका सबै गतिविधिहरु वेबसाईट, समितिको फेसबुक पेज र कार्यालयको सूचनापाटी मार्फत नियमित रुपमा अद्यावधिक गरी सूचना प्रवाह गर्ने गरिएको।

धन्यवाद !